



बागमती प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय



हेटौंडा, नेपाल

पत्र संख्या :

चलानी नं. :

[Handwritten signature]
2079/192/198

सूचना !!!

यस मन्त्रालयको आ.व. २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार स्नातक/स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई अनुसन्धानका लागि Research Grant उपलब्ध गराउन मिति २०७९/१०/२३ को शौर्य राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसार पेश भएको प्रस्तावहरूको मूल्याङ्कन भई तपसिल बमोजिमको वर्णानुक्रमानुसार स्नातक तहका १२ (बाह) जना र स्नातकोत्तर तहका ८ (आठ) जना विद्यार्थीहरूलाई यस मन्त्रालयको मिति २०७९/१२/१४ को निर्णयानुसार छनौट गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । नियमानुसार सम्झौता गर्नका लागि यस मन्त्रालयमा २०७९/१२/१९ गते सम्पर्क गर्नुहुन समेत सूचित गराइन्छ । साथै अन्य थप जानकारीका लागि फोन नं. ९८४५२९९५२ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

तपसिल

१. स्नातक तह

SN	Name of the Student	Topic
1	Ankita Poudel	A study on status and distribution of invasive alien plant species (A case study from Rani community forest of Hetauda city)
2	Binita Bashyal	Status and barriers of forest based microenterprises in Dolakha
3	Dinesh Neupane	Estimation of forest above ground biomass in community forest using sentinel-2imagery
4	Divya Baniya	Willingness and Motivation of residents to pay for conservation of urban green spaces in hetauda submetropolitancy
5	Prabina Tamang	Economic valuation of wetland ecosystem services ;Evidence from Bishazari lake.
6	Prashasan Sapkota	Assessment of distribution ,habitat and threats of Pangolin in Makwanpur Districts
7	Puja pandey	An assessment of Urban forestry and instituional involvement(A case study of Ratnanagar municipality ,chitwan district)
8	Sabina Neupane	Opportunities and challenges of ecotourism in kakali community forest
9	Sanjaya Paswan	Contribution of ecotourism in local livelihood and role of people in community forest management in pre-covid-19,during 19 and post covid 19 scenario
10	Sharmila Bhandari	Assessing the efficiency of market based ecosystem sustainability; linking payment for ecosystem services (PES)with downstream water quality in kulekhani watershed ,central Nepal
11	Shruti Kc	Assessing vulnerability and adaptation strategies of rural people to climate change in madi of chitwan district
12	Sunil Acharya	Assessment of biomass and contribution of Taxus mairei on Upliftment of Local people: A study from Mahankal rural municipality ,Lalitpur district



Scanned with CamScanner

फोन नं.: ०५७-५२५६९७, ईमेल: mofe@bagamati.gov.np, वेबसाईट: www.mofe.bagamati.gov.np



पत्र संख्या :
चलानी नं. :

बागमती प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय



हेटौंडा, नेपाल

२. स्नातकोत्तर

[Handwritten signature]
२०७५/१२२९९६

SN	Name of the Student	Topic
1	Barsha lama	Plant functional Traits for soil fertility improvement in agroforestry system
2	Bijaya Dallakoti	Fish community structure in the Fragmented river habitats of Hydropower dominated Trishuli River Basin of Nepal
3	kshitiz shrestha	Using machine learning modeling approaches and remote sensing imagery to estimate forest above ground biomass
4	Nimesh Pokhrel	Modeling crown width diameter relationship for the management of Shorea robusta
5	Sabina Timalisina	An asseement of soil organic carbon of sal forest with respect to different altitudinal variation
6	Sandip pokhrel	Soil erosion assessment by using revised morgan morgan method in a Gis framework
7	Subash Adhikari	Distribution and regeneration status of Boemeria regulosa Wedd.(Daar) in Makwanpur district Nepal
8	suraj bhatta	Understanding of Teeline shift on changing climate in Helambhu rural municipality: An assessment of langtang national park